




नेवाःनुगः बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
Newa Nuga Multipurpose Co-operative Society Ltd.
नःबहीः, अंबहाः, पो.ब.नं. २३४१२, काठमाडौं

मिति.....

शेयर आवेदन-पत्र



डि.स.का.द.नं. ८४१/२०६१/०६२

श्री संचालक समिति,

नेवाःनुगः बहुउद्देश्यीय सहकारी संस्था लि.

अंबहाः, काठमाडौं ।

महाशय,

त्यस संस्थाको शेयर खरिद गर्न इच्छा भएकोले प्रवेश शुल्क वापत रु. १००/- र प्रति शेयर रु. १०००/- दरको..... कित्ता शेयरको लागि रु.समेत जम्मा रु.(अक्षरेपी.....) को नगद/भौचर/चेक/ड्राफ्ट यसै साथ संलग्न राखी निम्नानुसारको विवरण भरी आवेदन पेश गरेको छु/छौं । त्यस संस्थाको हाल भएको र पछि हुने नियम पालना गर्न मेरो/हाम्रो मञ्जुरी छ ।

बाजेको नाम :

पिताको नाम:

आवेदकको नाम:

पेशा :

सम्पर्क ठेगाना :

पति / पत्निको नाम :

मनोनित हकवालाको नाम :

ठेगाना :

इ-मेल :

उमेर :

फोन नं. :

मोबाइल :

आवेदकको दस्तखत



नेवा:नूगः NEWA NUGA

Newa Nuga is planning to publish a directory of Newa professionals and experts to help develop its members and associates. You, being a Newa, are requested to fill the following form. Your selected data will be published in our directory and will be entered in our Website as well. Thank you for your co-operation.

Name : (In Block Letters)													
(Family Name)				(First Name)				(Other Name)					
Date of Birth:				Profession:									
Blood Group:				Specialized in:									
Qualification:				Hobby :									
Experience in Years:				Job Office Address:									
Office Name:				Designation:									
District:				VDC/ Municipality:									
Ward No:				Tole/Street:									
Private Office Address: (Consultancy/clinic like)													
Office Name:				Designation:									
District:				VDC/ Municipality:									
Ward No:				Tole/Street:									
Home Address:													
District:				VDC/ Municipality:									
Ward No:				Tole/Street:									
Family Data:													
Spouse Name:				Profession:									
Father's Name:				Profession:									
Mother's Name:				Profession:									
Children:													
Son/Daughter		Name				Age		Profession					

Date:

Signature :